

आज मिति २०७५।११।१ गते बुधवार दिनको १:०० बजे बेलबारी नगरपालिकाका नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदीज्यूको अध्यक्षतामा नगर कार्यपालिकाका तपशिल बमोजिमका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा वैठक बस्यो ।

तपशिल

क्र.सं.	नाम थर	पद	हस्ताक्षर
१	श्री ज्ञानेन्द्र सुवेदी	प्रमुख	उपस्थित
२	श्री ढाका कुमारी पराजुली	उपप्रमुख	अनुपस्थित
३	श्री चक्र बहादुर खुलाल	सदस्य	उपस्थित
४	श्री घनश्याम गौतम	सदस्य	उपस्थित
५	श्री योगेन्द्र प्रसाद सुवेदी	सदस्य	उपस्थित
६	श्री राम कुमार राई	सदस्य	उपस्थित
७	श्री विश्वबन्धु बस्नेत	सदस्य	उपस्थित
८	श्री उदय बहादुर राई	सदस्य	उपस्थित
९	श्री चेत बहादुर बस्नेत	सदस्य	अनुपस्थित
१०	श्री धनपति गौतम	सदस्य	अनुपस्थित
११	श्री नगेन्द्र खड्का	सदस्य	उपस्थित
१२	श्री गंगा बहादुर याख्खा	सदस्य	अनुपस्थित
१३	श्री यम बहादुर पोखरेल	सदस्य	उपस्थित
१४	श्री खिनामाया थापा	सदस्य	उपस्थित
१५	श्री गिता शिवा	सदस्य	उपस्थित
१६	श्री बिन्दुकला गुरुङ्ग	सदस्य	उपस्थित
१७	श्री सुनिता चौधरी	सदस्य	उपस्थित
१८	श्री सुजना राजवंशी	सदस्य	उपस्थित
१९	श्री गिता गिरी	सदस्य	उपस्थित
२०	श्री शिवनाथ धिमाल	सदस्य	उपस्थित
२१	श्री धन बहादुर शिवा	सदस्य	उपस्थित
२२	श्री गणेश प्रसाद दाहाल	सचिव	उपस्थित
	अन्य कर्मचारीहरु		
१	श्री महेन्द्र खड्का	शाखा अधिकृत (सातौं)	उपस्थित
२	श्री टेकनाथ रेग्मी	लेखा अधिकृत	उपस्थित
३	श्री झमक भट्टराई	शाखा अधिकृत	उपस्थित
४	श्री दिनेश खड्का	स-कम्प्यूटर अपरेटर	उपस्थित

प्रस्तावहरु

१. व्यवसायिक संरचना फनपार्क पार्टी प्यालेस आदीको दररेट सम्बन्धमा ।
२. रोजगारदाता फर्म वा व्यवसाय दर्ता नवीकरण शुल्क सम्बन्धमा ।
३. योजना रकमान्तर सम्बन्धमा ।
४. प्रमुखज्यूको काठमाण्डौ काज स्वीकृत सम्बन्धमा ।
५. म.ले.प. प्रतिवेदन सम्बन्धमा ।
६. विविध

निर्णयहरु

निर्णय नं. १: बेलबारी नगरपालिकाको आर्थिक व्यवस्था गर्न बनेको ऐन २०७५ ले व्यवसायिक संरचना फनपार्क पार्टी प्यालेस निर्माण गर्दा तपशिल बमोजिमको दररेट आगामी नगरसभाबाट अनुमोदन हुने गरी तपशिल बमोजिमको दररेट निर्धारण गर्ने निर्णय गरियो ।

तपशिल

सि.नं.	वर्ग फुट	रकम रु.	धरौटी
१	०-१००० वर्ग फुटसम्म	३.५०	५० प्रतिशत
२	१०००-२००० वर्ग फुटसम्म	४.५०	..
३	२०००-२५०० वर्ग फुटसम्म	५.५०	..
४	२५००-४००० वर्ग फुटसम्म	६.५०	..
५	४००० वर्ग फुटभन्दा माथि	७.००	..
६	पर्खाल प्रति रनिङ्ग फिट	१.००	..

निर्णय नं. २: बेलबारी नगरपालिका श्रमिकहरुको सेवासुरक्षा र व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ को दफा ६ (३) अनुसार रोजगारदाता फर्म वा व्यवसायको दर्ता र नवीकरण सम्बन्धी शुल्क निर्धारण र दफा ७ (ख) र (ग) बमोजिम प्रति घर निर्माण ठेक्का संझौतामा घरधनी र रोजगारदाता फर्मबाट प्राप्त हुने रकम नगरसभाले तोके बमोजिम हुनेछ भन्ने व्यवस्था भएकोले आगामी नगरसभाबाट अनुमोदन हुने गरि तपशिल बमोजिमको शुल्क निर्धारण गर्ने निर्णय गरियो ।

क. रोजगारदाता फर्म वा व्यवसाय दर्ता शुल्क रु. ५००।००

ख. नवीकरण शुल्क रु. १००।००

ग. वार्षिक कर रु. ४०००।००

घ. घरनिर्माण दाता र रोजगारदाता फर्मबाट प्रति स्क्वायर फिट रु. १।००/ रु.१।०० का दरले ।

ड. नगरपालिकाले चालु आ.व.को स्वीकृत नगर विकास योजनाको म्याचिड.फण्डबाट श्रमिक हितकोषमा रु. १०००००।०० एकलाख विनियोजन गर्ने ।

निर्णय नं. ३: वडा नं. ६ को मिति २०७५।१०।२९ को माग बमोजिम प्रमुखज्यूबाट मिति २०७५।११।१ को आदेशबाट बैठकमा पेश हुन अनुमति भएको चालु आ.व. २०७५/०७६ को भौतिक पूर्वाधार विकास तर्फको सि.नं. ६० को विधुत ट्रान्सफरमर खरीद गर्ने जरुवाटोलीको योजनालाई परिवर्तन गरी दूधा पैनी मर्मत कार्यक्रमलाई रु. ४०००००।०० विनियोजन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४: प्रमुखज्यूको नगरपालिकाको कामको सिलसिलामा मिति २०७५।१०।१४ देखि १०।२९ गते सम्मको भ्रमण स्वीकृत गर्ने निर्णय गरियो।

निर्णय नं. ५: आ.व. २०७४/०७५ को म.ले.प.को प्रारम्भिक प्रतिवेदन पेश भई छलफल गरियो ।

विविध

क. प्लाष्टिक झोला निषेधित नगर घोषणा यहि २०७५ चैत्र मसान्त सम्म गर्ने गरि सो अभियान संचालनको लागि तपशिल बमोजिमको अभियान परिचालन समिति गठन गर्ने निर्णय गरियो ।

तपशिल

संयोजक:श्री योगेन्द्र प्रसाद सुवेदी

सदस्य: श्री चक्र बहादुर खुलाल

सदस्य: श्री यम बहादुर पोखरेल

सदस्य: श्री प्रमुख प्रतिनि ध ईलाका प्रहरी कार्यालय

सदस्य: श्री राजेशजंग कार्की उद्योग बा णज्य संघ बेलबारी

सदस्य: श्री ववेक मश्र

सदस्य: श्री सुजित बस्नेत

सदस्य: श्री अर्जुन राई पत्रकार

सदस्य सचिव: श्री झमक भटराई